



# नेपाल राष्ट्र बैंक

## आर्थिक अनुसन्धान विभाग, बालुवाटार, काठमाडौं

### देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

(आर्थिक वर्ष २०८१/८२ को छ महिनाको तथ्याङ्कमा आधारित)

#### प्रमुख भलक


- वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ।
- आयात ७.१ प्रतिशतले र निर्यात ३.८ प्रतिशतले बढेको छ।
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.१ प्रतिशतले र अमेरिकी डलरमा १.१ प्रतिशतले बढेको छ।
- शोधनान्तर स्थिति रु.२४९ अर्ब २६ करोडले बचतमा रहेको छ।
- कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ८४ करोड पुगेको छ।
- नेपाल सरकारको खर्च रु.६६७ अर्ब ६० करोड र राजस्व परिचालन रु.५५९ अर्ब ६१ करोड रहेको छ।
- विस्तृत मुद्राप्रदाय ३.९ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.२ प्रतिशतले बढेको छ।
- बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.० प्रतिशत रहेको छ।

#### मुद्रास्फीति

##### उपभोक्ता मुद्रास्फीति

- २०८१ पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ। अधिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ। अधिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.७५ प्रतिशत र ४.९३ प्रतिशत रहेको थियो।
- समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २८.५२ प्रतिशत, घ्यू तथा तेलको १०.६७ प्रतिशत, दाल तथा गोडागुडीको ९.४८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ७.२३ प्रतिशतले बढेको छ भने मरमसला उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.१२ प्रतिशतले घटेको छ।

चार्ट १: वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति



३. गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.३५ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुताचप्पलको ६.७५ प्रतिशत र फर्नीसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको छ ।
४. समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.६८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.३१ प्रतिशतले बढेको छ ।
५. प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७३ प्रतिशत, मधेश प्रदेशको ५.९६ प्रतिशत, बागमती प्रदेशको ५.१४ प्रतिशत, गण्डकी प्रदेशको ४.३७ प्रतिशत, लुम्बिनी प्रदेशको ४.८३ प्रतिशत, कर्णाली प्रदेशको ४.६० प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.६७ प्रतिशत रहेको छ ।
६. समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०३ प्रतिशत, तराईको ५.६० प्रतिशत, पहाडको ५.४१ प्रतिशत र हिमालको ५.२७ प्रतिशत रहेको छ ।

| तालिका १ : वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (प्रतिशत) |          |           |          |
|---|----------|-----------|----------|
| विवरण   | २०८० पुस | २०८१ मसिर | २०८१ पुस |
| समग्र मुद्रास्फीति  | ५.२६     | ६.०५      | ५.४१     |
| खाद्य तथा पेय पदार्थ  | ५.७५     | ९.९९      | ७.६७     |
| गैर-खाद्य तथा सेवा  | ४.९३     | ३.९२      | ४.९९     |

### थोक मुद्रास्फीति

७. २०८१ पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.०१ प्रतिशत रहेको छ । अधिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३६ प्रतिशत रहेको थियो ।
८. समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति कमशः ६.९२ प्रतिशत, २.५५ प्रतिशत र ३.१४ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामाग्रीको थोक मुद्रास्फीति ४.२८ प्रतिशतले घटेको छ ।


### तलब तथा ज्याला सूचकाङ्क

९. आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रयमासमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्क २.८५ प्रतिशतले बढ्दि भएको छ । अधिल्लो वर्षको सोही त्रयमासमा यस्तो सूचकाङ्क ५.५६ प्रतिशतले बढेको थियो ।
१०. प्रदेशगत रूपमा समीक्षा अवधिमा कोशी प्रदेशको वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्को बढ्दिदर १.३० प्रतिशत, मधेश प्रदेशको ४.२६ प्रतिशत, बागमती प्रदेशको १.७३ प्रतिशत, गण्डकी प्रदेशको २.७० प्रतिशत, लुम्बिनी प्रदेशको ३.३७ प्रतिशत, कर्णाली प्रदेशको ३.०८ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ७.५९ प्रतिशत रहेको छ ।

# बाह्य क्षेत्र

## वैदेशिक व्यापार

११. आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई रु.९८ अर्ब ७९ करोड पुगेको छ। अधिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.२ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४६.१ प्रतिशत, १९.७ प्रतिशत र १.० प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थ्रेड, पार्टिकल बोर्ड, अलैंची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको छ।



१२. आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु आयात ७.१ प्रतिशतले वृद्धि भई रु.८२२ अर्ब ३७ करोड पुगेको छ। अधिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.१ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९ प्रतिशत, ८.९ प्रतिशत र ९.० प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा कच्चा भटमास तेल, चामल/धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्ट्स, स्पन्ज आइरन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल, केराउ लगायतका वस्तुको आयात घटेको छ।
१३. निर्याततर्फ भैरहवा, विराटनगर, वीरगंज, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज र रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्फ सुख्खा बन्दरगाह बाहेक भैरहवा, विराटनगर, वीरगंज, जलेश्वर, कैलाली, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तातोपानी, त्रिभुवन विमानस्थल भन्सार कार्यालय लगायतका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ।
१४. आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल वस्तु व्यापार घाटा ४.४ प्रतिशतले वृद्धि भई रु.७२३ अर्ब ५८ करोड पुगेको छ। अधिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.६ प्रतिशतले कमी आएको थियो। समीक्षा अवधिमा निर्यात-आयात अनुपात १२.० प्रतिशत पुगेको छ। अधिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो।
१५. समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी रु.८८ अर्ब ५६ करोड बराबरको वस्तु आयात भएको छ। अधिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.७६ अर्ब २५ करोड बराबरको भएको थियो।

## वैदेशिक व्यापारको संरचना

१६. वृहत् आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४०.४ प्रतिशत र ५८.८ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात ०.८ प्रतिशत रहेको छ। अधिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५५.९ प्रतिशत, ०.२३ प्रतिशत र ४३.९ प्रतिशत रहेको थियो।
१७. समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५०.२ प्रतिशत, पुँजीगत वस्तुको अनुपात ८.८ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१.० प्रतिशत रहेको छ। अधिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ४९.२ प्रतिशत, ८.७ प्रतिशत र ४२.१ प्रतिशत रहेका थिए।

## निर्यात-आयात मूल्य सूचकाङ्क

१८. वार्षिक विन्दुगत आधारमा २०८१ पुस महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्कमा (Unit Value Index) १.० प्रतिशतले र आयात मूल्य सूचकाङ्कमा ०.७ प्रतिशतले कमी आएको छ । २०८१ पुस महिनामा व्यापारको शर्त (Terms of Trade) ०.४ प्रतिशतले कमी आएको छ ।

### सेवा

१९. समीक्षा अवधिमा खुद सेवा आय रु.४३ अर्ब ५३ करोडले घाटामा रहेको छ । अधिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो ।

२०. सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५.१ प्रतिशतले वृद्धि भई रु.४१ अर्ब ८६ करोड पुरेको छ । अधिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.३९ अर्ब ८२ करोड रहेको थियो ।

२१. समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई रु.१०१ अर्ब ९२ करोड पुरेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु.५६ अर्ब ८३ करोड रहेको छ । अधिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.९२ अर्ब ८७ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.५८ अर्ब ९५ करोड रहेको थियो ।

| विवरण                                   | रकम (रु.अर्बमा)       |                      | प्रतिशत परिवर्तन |         |
|---|-----------------------|----------------------|------------------|---------|
|   | २०२३/२४ <sup>सं</sup> | २०२४/२५ <sup>अ</sup> | २०२३/२४          | २०२४/२५ |
| भ्रमण आय                                | ३९.८२                 | ४१.८६                | ४२.६             | ५.१     |
| भ्रमण व्यय                              | ९२.८७                 | १०१.९२               | ६०.५             | ९.७     |
| विप्रेषण आप्रवाह                        | ७३३.२६                | ७६३.०८               | २२.२             | ४.१     |
| प्रत्यक्ष लगानी आप्रवाह (ईक्विटी मात्र) | ४.५४                  | ६.५०                 | ७२.१             | ४३.२    |
| सं-संशोधित अ-अनुमानित                   |                       |                      |                  |         |

### विप्रेषण आप्रवाह

२२. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भई रु.७६३ अर्ब ८ करोड पुरेको छ । अधिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुरेको छ । अधिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.९२ अर्ब ८७ करोड रहेकोमा विप्रेषणको व्यय रु.५८ अर्ब ९५ करोड रहेको थियो ।

२३. समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.८३२ अर्ब ७६ करोड पुरेको छ । अधिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.७९९ अर्ब ५४ करोड रहेको थियो ।

२४. समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २,३०,४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १,६२,६८८ रहेको छ । अधिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २,०६,३९० र १,३३,९४० रहेको थियो ।

### चालु खाता एवम् शोधनान्तर स्थिति

२५. समीक्षा अवधिमा चालु खाता रु.१४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अधिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अधिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको छ ।

२६. समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.४ अर्ब २९ करोड रहेको छ । अधिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.३ अर्ब ११ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.६ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटी मात्र) भित्रिएको छ । अधिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटी मात्र) आप्रवाह रु.४ अर्ब ५४ करोड रहेको थियो ।

२७. समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२४९ अर्ब २६ करोडले बचतमा रहेको छ । अधिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२७३ अर्ब ५२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अधिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ८२ करोडले बचतमा रहेको छ ।

## कुल विदेशी विनिमय सञ्चिति

२८. २०८१ असार मसान्तमा रु.२०४९ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई २०८१ पुस मसान्तमा रु.२३१६ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको छ ।

२९. कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा रु.१८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ पुस मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई रु.२०७२ अर्ब ३४ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु.१९२ अर्ब ५५ करोड रहेकोमा २०८१ पुस मसान्तमा २७ प्रतिशतले वृद्धि भई रु.२४४ अर्ब ५० करोड कायम भएको छ । २०८१ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

## सञ्चिति पर्याप्तता सूचक

३०. आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४०.६ प्रतिशत, १२०.३ प्रतिशत र ३२.० प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।


## कच्चा पेट्रोलियम एवम् सुनको मूल्य

३१. अन्तर्राष्ट्रिय बजारमा २०८० पुस मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७९.८९ रहेको कच्चा पेट्रोलियम (Crude Oil Brent) को मूल्य २०८१ पुस मसान्तमा ३.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ८२.६९ कायम भएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०८० पुस मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर २०५५.६५ रहेकोमा २०८१ पुस मसान्तमा २९.८६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर २६६९.५० पुगेको छ ।

## विनिमय दर

३२. २०८१ असार मसान्तको तुलनामा २०८१ पुस मसान्तमा अमेरिकी डलरसँग नेपाली रूपैयाँ २.८३ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रूपैयाँ ०.९१ प्रतिशतले अवमूल्यन भएको थियो । २०८१ पुस मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१३७.२५ पुगेको छ । २०८१ असार मसान्तमा उक्त विनिमय दर रु.१३३.३६ रहेको थियो ।

चार्ट ३: कुल विदेशी विनिमय सञ्चिति  
(पुस मसान्त)



## सरकारी वित्त स्थिति

### नेपाल सरकार खर्च तथा राजस्व

३३. नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को छ महिनामा नेपाल सरकारको कुल खर्च रु.६६७ अर्ब ६० करोड रहेको छ। समीक्षा अवधिमा चालु खर्च रु.४५२ अर्ब, पुँजीगत खर्च रु.५६ अर्ब ९४ करोड र वित्तीय व्यवस्था खर्च रु.१५८ अर्ब ६६ करोड रहेको छ।

३४. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.५५९ अर्ब ६१ करोड पुगेको छ। यस अन्तर्गत कर राजस्व रु.४८९ अर्ब ४० करोड र गैर कर राजस्व रु.७० अर्ब २१ करोड परिचालन भएको छ। (तालिका ३)।

### नेपाल सरकारको नगद मौज्दात

३५. २०८१ पुस मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.२९७ अर्ब ७० करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ। २०८१ असार मसान्तमा यस्तो मौज्दात रु.८८ अर्ब ९९ करोड रहेको थियो।

### प्रदेश सरकार खर्च तथा राजस्व

३६. समीक्षा अवधिमा प्रदेश सरकारहरुको कुल खर्च रु.४४ अर्ब ८१ करोड र स्रोत परिचालन रु.८४ अर्ब ९१ करोड रहेको छ। प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.६७ अर्ब १७ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु.१७ अर्ब ७४ करोड रहेको छ।

### मौद्रिक स्थिति


#### मुद्राप्रदाय

३७. आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा विस्तृत मुद्राप्रदाय ३.९ प्रतिशतले बढेको छ। अधिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ६.५ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा विस्तृत मुद्राप्रदाय १०.२ प्रतिशतले बढेको छ।

३८. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनियम मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु.२४९ अर्ब २६ करोड (१२.५ प्रतिशत) ले बढेको छ। अधिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.२७३ अर्ब ५२ करोड (१८.८ प्रतिशत) ले बढेको थियो।

| विवरण         | तालिका ३ : सरकारी खर्च तथा राजस्व (छ महिनासम्म) |                  |         |         |         |
|---------------|---|------------------|---------|---------|---------|
|               | रकम (रु.अर्बमा)                                 | प्रतिशत परिवर्तन |         |         |         |
|               | २०८१/८०   | २०८०/८१          | २०८१/८२ | २०८०/८१ | २०८१/८२ |
| कुल खर्च      | ५७६.३५  | ५६६.६२           | ६६७.६०  | -१.७    | १७.८    |
| चालु खर्च     | ४५५.९३  | ४३७.३८           | ४५२.००  | -३.९    | ३.३     |
| पुँजीगत खर्च  | ५३.४६   | ४९.२४            | ५६.९४   | -७.९    | १५.६    |
| वित्तीय       | ६७.७७   | ८०.००            | ९५८.६६  | १८.९    | १८.३    |
| व्यवस्था      |   |                  |         |         |         |
| राजस्व        | ४५८.९९  | ४९६.५०           | ५५९.६१  | ८.२     | १२.७    |
| परिचालन       |   |                  |         |         |         |
| कर राजस्व     | ४०५.२७  | ४४३.५५           | ४८९.४०  | ९.४     | १०.३    |
| गैर-कर राजस्व | ५३.७२   | ५२.९५            | ७०.२१   | -१.४    | ३२.६    |

स्रोत : महालेखा नियन्त्रक कार्यालय



३९. समीक्षा अवधिमा सञ्चित मुद्रा ६.९ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १.६ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा सञ्चित मुद्रा १३.३ प्रतिशतले बढेको छ।

## कुल आन्तरिक कर्जा

४०. आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा कुल आन्तरिक कर्जा १.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.६ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा कर्जा ४.८ प्रतिशतले बढेको छ।

४१. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी १८.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ८.३ प्रतिशतले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा यस्तो दाबी ७.१ प्रतिशतले घटेको छ।

४२. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ४.५ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.९ प्रतिशतले बढेको छ।

## निक्षेप परिचालन

४३. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.२३९ अर्ब ६ करोड (३.७ प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.३७७ अर्ब ७ करोड (६.६ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.९ प्रतिशतले बढेको छ।

| तालिका ४: बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपको अंश (प्रतिशतमा) |             |      |            |      |
|--|-------------|------|------------|------|
| निक्षेप  | असार मसान्त |      | पुस मसान्त |      |
|  | २०८०        | २०८१ | २०८०       | २०८१ |
| चल्ती  | ७.७         | ५.८  | ६.८        | ५.६  |
| बचत  | २६.६        | ३०.३ | २६.७       | ३४.१ |
| मुद्राती   | ५८.८        | ५६.४ | ५९.९       | ५२.५ |
| अन्य   | ६.९         | ७.५  | ६.६        | ७.८  |


४४. २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्राती निक्षेपको अंश क्रमशः ५.६ प्रतिशत, ३४.१ प्रतिशत र ५२.५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.८ प्रतिशत, २६.७ प्रतिशत र ५९.९ प्रतिशत रहेको थियो (तालिका ४)।

४५. २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ। २०८० पुस मसान्तमा यस्तो निक्षेपको अंश ३६.६ प्रतिशत रहेको थियो।

## कर्जा प्रवाह

४६. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.२६५ अर्ब ५६ करोड (५.२ प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१९२ अर्ब ६४ करोड (४.० प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.० प्रतिशतले बढेको छ।

४७. २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.२ प्रतिशत र



व्यक्तिगत तथा घरपरिवार क्षेत्रफल प्रवाह भएको कर्जाको अंश ३५.८ प्रतिशत रहेको छ। अधिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो।

४८. समीक्षा अवधिमा निजी क्षेत्रफल प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.३ प्रतिशतले, विकास बैंकहरुको ४.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ५.३ प्रतिशतले बढेको छ।

४९. २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को सुरक्षणमा १४.५ प्रतिशत रहेको छ, भने घर जग्गा धितो सुरक्षणमा ६४.९ प्रतिशत रहेको छ। २०८० पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः ११.४ प्रतिशत र ६७.७ प्रतिशत रहेको थियो।

५०. आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रफलको कर्जा ८.४ प्रतिशतले, निर्माण क्षेत्रफलको कर्जा ७.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रफलको कर्जा ४.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रफलको कर्जा ५.७ प्रतिशतले, सेवा उद्योग क्षेत्रफलको कर्जा ५.७ प्रतिशतले, उपभोग्य क्षेत्रफलको कर्जा ५.८ प्रतिशतले र कृषि क्षेत्रफल प्रवाह भएको कर्जा ०.०२ प्रतिशतले बढेको छ।

५१. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ३.१ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा २६.३ प्रतिशतले, ट्राईट रिसिट (आयात) कर्जा ५६.६ प्रतिशतले, हायर पर्चेज कर्जा ३.८ प्रतिशतले, नगद प्रवाह कर्जा ४.७ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.२ प्रतिशतले बढेको छ, भने अधिविकर्ष कर्जा ९.८ प्रतिशतले घटेको छ।

## तरलता व्यवस्थापन

५२. समीक्षा अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत रु.१४८६ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत रु.१२५१४ अर्ब १५ करोड गरी कुल रु.१४००० अर्ब ८० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ, भने रु.८० करोड ओभरनाइट तरलता सुविधा उपयोग भएको छ। अधिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरुमार्फत पटक-पटक गरी खुद रु.१९९ अर्ब ५६ करोड तरलता प्रवाह गरिएको थियो।

५३. समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर २ अर्ब ५२ करोड खुद खरिद गरी रु.३४० अर्ब ६ करोड तरलता प्रवाह गरेको छ। अधिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ७५ करोड खुद खरिद गरी रु.३६६ अर्ब १४ करोड तरलता प्रवाह गरिएको थियो।

५४. समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ९० करोड बिक्री गरी रु.२५६ अर्ब ५३ करोड बराबरको भारतीय रूपैयाँ खरिद भएको छ। अधिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ८२ करोड बिक्री गरी रु.२४२ अर्ब ८ करोड बराबरको भारतीय रूपैयाँ खरिद भएको थियो।

## अन्तर-बैंक कारोबार

५५. आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा वाणिज्य बैंकहरुको रु.७४५ अर्ब ९१ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को रु.९२ अर्ब ७ करोड गरी कुल रु.८३७ अर्ब ९८ करोडको अन्तर-बैंक कारोबार भएको छ। अधिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु.२३१६ अर्ब ९८ करोड र अन्य वित्तीय संस्थाहरुको रु.२५७ अर्ब २२ करोड गरी कुल रु.२५७४ अर्ब २० करोडको अन्तर बैंक कारोबार भएको थियो।

## व्याजदर

५६. २०८० पुसमा ९१-दिने ट्रेजरी विलको भारित औसत व्याजदर ३.३७ प्रतिशत रहेकोमा २०८१ पुसमा २.८१ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत व्याजदर २०८० पुसमा २.८६ प्रतिशत रहेकोमा २०८१ पुसमा ३.०० प्रतिशत रहेको छ (तालिका ५)।

५७. २०८१ पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ६.६५ प्रतिशत, विकास बैंकहरुको ८.६१ प्रतिशत र वित्त कम्पनीहरुको ९.५० प्रतिशत रहेको छ। २०८० पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.३५ प्रतिशत, विकास बैंकहरुको ९९.४९ प्रतिशत र वित्त कम्पनीहरुको ९२.७७ प्रतिशत रहेको थियो।

५८. २०८१ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत व्याजदर ४.७५ प्रतिशत, विकास बैंकहरुको ५.५६ प्रतिशत र वित्त कम्पनीहरुको ६.६६ प्रतिशत रहेको छ। २०८० पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत व्याजदर ७.३२ प्रतिशत, विकास बैंकहरुको ८.५५ प्रतिशत र वित्त कम्पनीहरुको ९.६२ प्रतिशत कायम भएको थियो। त्यसैगरी, २०८१ पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत व्याजदर ८.६९ प्रतिशत, विकास बैंकहरुको १०.१० प्रतिशत र वित्त कम्पनीहरुको ११.१० प्रतिशत रहेको छ। २०८० पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत व्याजदर ११.३८ प्रतिशत, विकास बैंकहरुको १३.१४ प्रतिशत र वित्त कम्पनीहरुको १४.०९ प्रतिशत रहेको थियो।

## वित्तीय पहुँच

५९. यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या (लघुवित्त वित्तीय संस्था समेत) २०८१ पुसमसान्तमा १०७ रहेको छ (तालिका ६)। यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरु (लघुवित्त वित्तीय संस्था समेत) को शाखा संख्या २०८१ असार मसान्तमा ११,५३० रहेकोमा २०८१ पुसमसान्तमा ११,५४५ पुगेको छ।

| बैंक तथा वित्तीय संस्था | तालिका ६: बैंक तथा वित्तीय संस्थाको संख्या तथा शाखा संख्या* |                                       |                |                  |                  |                |
|-------------------------|---|---------------------------------------|----------------|------------------|------------------|----------------|
|                         | बैंक तथा वित्तीय संस्थाको संख्या                            | बैंक तथा वित्तीय संस्थाको शाखा संख्या |                |                  |                  |                |
|                         | २०८० असार मसान्त  | २०८१ असार मसान्त                      | २०८१ पुसमसान्त | २०८० असार मसान्त | २०८१ असार मसान्त | २०८१ पुसमसान्त |
| वाणिज्य बैंक            | २०  | २०                                    | २०             | ५०४९             | ५०५६             | ५०७८           |
| विकास बैंक              | १७  | १७                                    | १७             | ११२८             | ११३५             | ११३२           |
| वित्त कम्पनी            | १७  | १७                                    | १७             | २८४              | २८८              | २९१            |
| लघुवित्त वित्तीय संस्था | ५७  | ५२                                    | ५२             | ५१२८             | ५०५१             | ५०४४           |
| पूर्वाधार विकास बैंक    | १   | १                                     | १              | —                | —                | —              |
| जम्मा                   | ११२   | १०७                                   | १०७            | ११५८९            | ११५३०            | ११५४५          |

\*यस सम्बन्धी अद्यावधिक विवरण <http://emap.nrb.org.np/> मा उपलब्ध छ।

| तालिका ५ : भारित औसत व्याजदर (प्रतिशत) |          |          |
|--|----------|----------|
| शीर्षक                                 | २०८० पुस | २०८१ पुस |
| ९१-दिने ट्रेजरी विल                    | ३.३७     | २.८१     |
| औसत अन्तर बैंक दर                      | २.८६     | ३.००     |
| औसत आधार दर                            |          |          |
| वाणिज्य बैंक                           | ९.३५     | ६.६५     |
| विकास बैंक                             | ११.४९    | ८.६१     |
| वित्त कम्पनी                           | १२.७७    | ९.५०     |
| निक्षेपको व्याजदर                      |          |          |
| वाणिज्य बैंक                           | ७.३२     | ४.७५     |
| विकास बैंक                             | ८.५५     | ५.५६     |
| वित्त कम्पनी                           | ९.६२     | ६.६६     |
| कर्जाको व्याजदर                        |          |          |
| वाणिज्य बैंक                           | ११.३८    | ८.६९     |
| विकास बैंक                             | १३.१४    | १०.१०    |
| वित्त कम्पनी                           | १४.०९    | ११.१०    |

## पुँजी बजार

६०. २०८० पुस मसान्तमा २१२०.६२ रहेको नेप्से सूचकाङ्क २०८१ पुस मसान्तमा २५९४.१३ कायम भएको छ ।

६१. २०८१ पुस मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.४३०२ अर्ब ८८ करोड कायम भएको छ । २०८० पुस मसान्तमा बजार पुँजीकरण रु.३३३० अर्ब ७५ करोड रहेको थियो ।

६२. २०८१ पुस मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुरेको छ । सूचीकृत कम्पनीहरूमध्ये १२९ वैक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० पुसमा सूचीकृत कम्पनीहरूको संख्या २७१ रहेको थियो ।

६३. सूचीकृत कम्पनीहरूमध्ये वैक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५४.२ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १६.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ८.५ प्रतिशत रहेको छ ।

६४. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ पुस मसान्तमा सूचीकृत ८ अर्ब ६४ करोड शेयरको चुक्ता मूल्य रु.८५१ अर्ब ३७ करोड रहेको छ ।

६५. आर्थिक वर्ष २०८१/८२ को छ महिनामा रु.७ अर्ब १७ करोड बराबरको बोनस शेयर, रु.३ अर्ब ९१ करोड बराबरको हकप्रद शेयर, रु.१ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु.३ करोड ९८ लाख बराबरको एफपीओ र रु.३ अर्ब ९६ करोड बराबरको अन्य शेयर गरी कुल रु.१६ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

६६. समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.८ अर्ब २४ करोड बराबरको हकप्रद शेयर, रु.८ अर्ब बराबरको म्युचुअल फण्ड, रु.४५ करोड बराबरको साधारण शेयर र रु.१२ करोड बराबरको डिवेन्चर गरी कुल रु.१६ अर्ब ८१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

